

मिति २०७८/०९/२९ गतेको १०८ औं गाउँ कार्यपालिकाको बैठकमा पेश भएका प्रस्तावहरू:

क्र.सं.	प्रस्ताव	निर्णयको संक्षिप्त व्यहोरा	विषयगत समिति/शाखा
१.	गाउँपालिकाको संस्थागत स्वः मूल्यांकन प्रारम्भिक एकीकृत नतिजा माथि छलफल सम्बन्धी प्रस्ताव	भगवतीमाई गाउँपालिकाको गत आ.व. २०७७/०७८ को संस्थागत स्वः मूल्यांकनको प्रारम्भिक नतिजा प्राप्त भएको हुँदा छलफल तथा पृष्ठपोषण प्रदान गर्ने । प्रारम्भिक नतिजा अनुसूची-१ बमोजिम प्राप्त भएको ।	सुशासन तथा संस्थागत विकास समिति/प्रशासन योजना तथा अनुगमन शाखा
२.	मेड्पा कार्यक्रम परामर्श सेवा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव	नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत मेड्पा कार्यक्रम परामर्श सेवा कार्यक्रम संशोधन अनुसूची-२ बमोजिम गर्ने ।	आर्थिक विकास समिति/सामाजिक तथा आर्थिक विकास शाखा
३.	भिडियो डकुमेन्ट्री तयारीको लागि कार्य क्षेत्रगत शर्त स्वीकृत गर्ने सम्बन्धमा ।	यस गाउँपालिकाको भिडियो डकुमेन्ट्री तयारी कार्यको लागि स्वीकृत भई अनुमोदनको लागि पेश भएको हुँदा कार्य क्षेत्रगत शर्त अनुमोदन गर्ने	प्रमुख प्रशासकीय अधिकृत
४.	४ र ५ नं. वडा कार्यालय भवन निर्माणको म्याद थप सम्बन्धमा ।	यस भगवतीमाई गाउँपालिका अन्तर्गत ४ र ५ नं. वडा कार्यालय भवन निर्माण कार्यको म्याद थप गर्ने ।	पूर्वाधार विकास समिति/पूर्वाधार विकास तथा वातवारण व्यवस्थापन शाखा

मिति २०७८/०९/२९ गतेको १०८ औं गाउँ कार्यपालिकाको बैठकले गरेका निर्णयहरू:

निर्णय नं. ०१

यस गाउँपालिकाको संस्थागत क्षमता स्वः मूल्याङ्कनको प्रारम्भिक एकीकृत नतिजा प्रमुख प्रशासकीय अधिकृत मार्फत आजको बैठकमा पेश भएको हुँदा सो नतिजाको सूचकगत रूपमा दफावार छलफल गरी अङ्कभार निर्धारण गरियो जस अनुसार ६५.७५ अङ्क प्राप्त हुन आएको र प्रारम्भिक नतिजा उपर थप विश्लेषण गरी अन्तिम नतिजा तयार गरी अनुमोदनको लागि अर्को बैठकमा पेश गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्ने ।

निर्णय नं. ०२

यस भगवतीमाई गाउँपालिकाको चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गतको मेड्पा कार्यक्रम परामर्श सेवा कार्यक्रमको रकम देहाय बमोजिम संशोधन गर्ने ।

क्र.सं.	स्वीकृत कार्यक्रमको नाम	रकम	संशोधित कार्यक्रमको नाम	रकम
१.	मेड्पा कार्यक्रम परामर्श सेवा	५०००००।	तरकारी संकलन केन्द्र भवन सुधार तथा शौचालय निर्माण	५०००००।

निर्णय नं. ३

यस गाउँपालिकाको भिडियो डकुमेन्ट्री तयारी कार्यको लागि स्वीकृत कार्य क्षेत्रगत शर्त अनुमोदन गर्ने ।

निर्णय नं. ४

यस गाउँपालिका अन्तर्गत ४ र ५ नं. वडा कार्यालय भवन निर्माणको लागि सम्बन्धित निर्माण व्यवसायीले सडक तथा खोलाको कारण निर्माण सामग्री ढुवानी गर्न कठिनाई भई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न नसकिने भएको हुँदा म्याद थपको लागि निवेदन पेश गरेको र प्राविधिक प्रतिवेदन तथा गाउँ कार्यपालिकाको कार्यालयको निर्णानुसार आधारमा ठेक्काको म्याद मिति २०७८/११/१५ गते सम्म थप गर्ने ।